

अमेरिकी राष्ट्रपति तथा भर्मोन्टबासी क्यालिभन कूलिजले झन्डै 100 सय वर्ष अगाडिको विनाशकारी बाढीपछि "यो बहादुर सानो राज्य भर्मोन्ट" का बारेमा बोलेका थिए । हामीले एक साथ कोरोनाभाइरस प्रकोपको संकट पार गर्दै गर्दा भर्मोन्टबासीहरूको दृढता र बहादुरीको यो भावना अहिले पनि अटल छ । विशेष स्वास्थ्य आवश्यकता सहितका बालबालिका र युवासँग सम्बन्धित कर्मचारीलाई थाहा छ कि कोरोनाभाइरसको प्रकोप विशेष गरी यी अभिभावक र स्याहारकर्ताहरूका लागि चुनौतीपूर्ण छ जसले अचानक आफूलाई पूर्ण-कालीन नर्स, निजी स्याहारकर्ता वा विशेष शिक्षा शिक्षकहरूको भूमिका निभाउनुपरेको छ । **हाम्रो टोली निरन्तर सम्पर्कमा रहनेछ:** हामी हरेक हप्ता यी मुख्य सूचना पठाउने अपेक्षा राखेका छौं । हाम्रो काम मुख्यतः महामारीको प्रतिक्रियामा केन्द्रित हुँदै गर्दा, हामी तपाईंलाई के अवगत गराउन चाहन्छौं भने **हामी यहाँ तपाईंको सेवामा समर्पित छौं**, हामी उपलब्ध छौं र हामी यस संकटलाई एकसाथ पार लगाउनेछौं ।

हामीसँग कुरा गर्नुहोस्

- [CSHN](#) का कर्मचारी तपाईंलाई तपाईंको परिवारमा लागू हुन सक्ने स्रोतहरू र सेवाहरूमा आएका अपडेटका बारेमा जानकारी प्रदान गर्न प्रतिबद्ध छन् । व्यक्तिगत रूपमा भेटघाट गर्ने कार्यलाई अहिले स्थगित गरिएता पनि, हामी एकै फोन सम्पर्क वा ईमेलमा उपलब्ध हुनेछौं ।
- तपाईंको स्थानीय [CSHN Care Coordinator](#) का बारेमा पत्ता लगाउन हाम्रो वेबसाइटमा जानुहोस् वा हामीलाई 802-863-7338 मा फोन गर्नुहोस् ।

मुख्य समाचार

- **Children's Personal Care Services:** भर्मोन्ट मानव सेवा एजेन्सीले मेडिकेयर एण्ड मेडिकेड सर्भिसेस (CMS) मा संचयी छूट अनुरोध पेस गरेको छ जसले गर्दा वर्तमान जनस्वास्थ्य संकटको बेलामा अभिभावक र प्राथमिक हेरचाहकर्तालाई उनीहरूका योग्य बच्चाहरूलाई प्रदान गरिरहेका थप व्यक्तिगत स्याहार सहायताका लागि भुक्तान गर्न अनुमति दिनेछ । अप्रिल 2, 2020 मा, CMS ले अस्थायी रूपमा मात्र यो परिवर्तन लागू गर्न अस्थायी स्वीकृति प्रदान गरेको छ । बालबालिकाको व्यक्तिगत स्याहार सेवा, भर्मोन्ट मेडिकेड र ARIS सलुसन्सका कर्मचारी हाल अभिभावक र मुख्य स्याहारकर्तालाई भुक्तानी कसरी गर्ने भन्ने बारे विवरणहरू क्रमबद्ध गर्दैछन् । यी भुक्तानीहरू तपाईंका योग्य बच्चाहरूको लागि आवश्यक पर्ने चिकित्सकीय रूपमा आवश्यक व्यक्तिगत स्याहारमा आधारित छ । हामीले शुक्रबार, अप्रिल 10 मा [Vermont Family Network](#) द्वारा आयोजना गरिने नगर सभामा अझ विशेष जानकारी प्रदान गर्ने उद्देश्य राखेका छौं ।

स्रोतहरू

- अमेरिकी बाल चिकित्सा प्रतिष्ठानबाट [COVID-19: Information for Families of Children and Youth with Special Health Care Needs](#) – । सुरक्षित र स्वस्थ राख्न परिवारहरूले के गर्न सक्छन् भन्ने बारेमा सुझावहरू सहित एक जना बाल

रोग विशेषज्ञ र परिवार आवाज (फ्यामिली भ्वइसेज) का एक प्रतिनिधि द्वारा सङ्कलित एउटा रेकर्डिङ र लेख । यसमा घरको तयारी, मेडिकल अपोइन्टमेन्टहरू, आवश्यक सामग्री, स्कुलिङ (पठनपाठन), सामना गर्ने र अन्य श्रोतहरू समावेश गरिएको छ ।

- [COVID-19 - Retail Pharmacy Home Delivery Options](#): खुद्रा फार्मसी होम डेलिभरी विकल्पहरूको सूची - COVID-19 आपत्कालीन स्थितिमा मेडिकएडमा सूचीकृत फार्मसीहरू

हाम्रो अद्यावधिकहरूका बारेमा जानकारी मा पाउन सक्नुहुन्छ । www.healthvermont.gov/family/special-health-needs